



ऊर्जा बचत



BURLINGTON
ELECTRIC
DEPARTMENT

802-865-7300



भान्सा कोठा

- फ्रजिको तापक्रम 37°, फ्रजिरको 5° मा सेट गर्नुहोस्
- खानेकुरालाई रूयाप गरेर राख्नुहोस् (खानेकुरालाई रूयाप नगरी राख्नुभयो भने फ्रजिले धेरै काम गर्नुपर्छ)
- आफ्नो फ्रजिरलाई भरेर राख्नुहोस्
- पूरै लोड गरएका डेशिवाशरहरूले वर्षमा 5,000 ग्यानल पानी र \$40 सम्म बचत गर्छन्
- ढक्कनहरू र सही आकारका भाँडा तथा कराहीहरू प्रयोग गर्नुहोस्



चसिो बनाउने/तातो बनाउने

- घरको ऊर्जाको प्रयोगको 60%
- AC को युनिट कोठाको आकारअनुसार छ भनी सुनिश्चित गर्नुहोस्
- प्रोग्रामयोग्य थर्मोस्टेट सेट गर्नुहोस्
- फिल्टरहरू सफा गर्नुहोस्
- मौसमअनुकूल झ्यालहरू
- पड्खा चलाउँदा चसिो हावा दनिछ र उतर्तकै सबैतरी बराबर तातो हावा पनी दनिछ



बत्ती/वदियुतीय सामग्रीहरू

- डेलाइट र ऊर्जा स्टार-रेटेड फक्सिचरहरू प्रयोग गर्नुहोस्
- LED लाइटबल्बहरू लामो समयसम्म टकिन्छन्, सस्तो हुन्छन् र सफा भएमा वर्षमा \$200 सम्म बचत गर्न सकिन्छ
- टभी, गेम कन्सोलहरू आदिका लागि फेन्टम लोडहरू नयिनर्ण गर्नुमा मदद गर्न "स्मार्ट" पावर स्ट्रपिहरू प्रयोग गर्नुहोस्
- स्लपि मोडले 60% ऊर्जाको प्रयोग बचत गर्न सक्छ
- चारजरहरूलाई प्लगबाट नकाल्नुहोस्



लन्ड्री

- एनर्जी स्टार वाशरहरूले तपाईंको वर्षमा \$50 सम्म बचत गर्न सक्छन्
- चसिो पानीले धुनुहोस्
- वाशरमा कपडा भरिखेर धुनुहोस्
- कपडालाई एअर ड्राइ/लाइन ड्राइ गरी सुकाउनुहोस्
- प्रत्येक पटक कपडा राख्नुअघि लनिट फिल्टरलाई सफा गर्नुहोस्



पानी

- सक्नुहुन्छ भने चसिो पानी प्रयोग गर्नुहोस्
- छोटो (5 मिनटको) शावर लनिहोस्
- कम प्रवाह हुने शावरहेड र सिडिक एरेटरहरू जडान गर्नुहोस्
- धेरै आवाज आउने शौचालय र अन्य चुहावटहरूको मरमत गर्नुहोस्
- डेशिवाशर र वाशर भरिपछि (भाँडा र कपडाले भरिपछि) चलाउनुहोस्



रबिटहरू

- ऊर्जा बचत खरदिहरूका लागि पैसा फरिता पाउने
- वदियुतीय कार, बाइक, मोटरसाइकलहरू
- चसिो बनाउने र तातो बनाउने उपकरणहरू
- लन्ड्री, कचिन र बाथरूममा प्रयोग हुने उपकरणहरू
- मोवर, ब्लोअर, चैनस र टर्मिरहरू

